



वेनीघाट रोराङ गाउँपालिका

स्थानीय राजपत्र

खण्ड : १

संख्या : २

मिति : २०७४ साल चैत्र २८ गते

भाग-२

वेनीघाट रोराङ गाउँपालिका

वेनीघाट रोराङ गाउँपालिकाको एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका, २०७४

प्रस्तावना :

एकीकृत सम्पत्ति कर व्यवस्थापन प्रक्रियालाई स्पष्ट, पारदर्शी तथा व्यवस्थित गरी गाउँपालिकालाई स्वावलम्बी एवं आत्म निर्भर बनाई गाउँवासी करदाताहरूबाट स्पष्ट एवं पारदर्शी रुपमा कर संकलन तथा व्यवस्थापन वेनीघाट रोराङगर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम वेनीघाट रोराङ गाउँपालिकाको मिति २०७४/११/०६ मा बसेको कार्यपालिका बैठकको निर्णय बमोजिम यो एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका, २०७४ स्वीकृत गरी लागु गरिएको छ ।

परिच्छेद एक

परिभाषा र व्याख्या

१. संक्षिप्त नाम तथा प्रारम्भ:-

(१) यो निर्देशिकाको नाम “एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका, २०७४” रहेको छ ।

(२) यो निर्देशिका गाउँ कार्यपालिकाले पारित गरेको मिति देखि लागू हुनेछ ।

२. परिभाषा र व्याख्या:-

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

- क) “ऐन” भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ सम्भन्धुपर्छ ।
- घ) “गाउँसभा” भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गठित गाउँसभा सम्भन्धुपर्छ ।
- ङ) “गाउँपालिका” भन्नाले वेनीघाट रोराङ गाउँपालिका सम्भन्धुपर्छ ।
- च) “एकीकृत सम्पत्ति कर” भन्नाले गाउँक्षेत्रको जग्गा र त्यस्तो जग्गामा बनेको भौतिक संरचनामा लाग्ने करलाई सम्भन्धुपर्छ ।

- छ) “सम्पत्ति” भन्नाले कुनै व्यक्तिको नाममा गाउँ क्षेत्रभित्र रहेको जग्गा र त्यस्तो जग्गामा बनेको संरचनालाई सम्झनुपर्छ ।
- ज) “संरचना” भन्नाले घर, टहरा, गोदाम, सेड, ग्यारेज, पर्खाल जस्ता स्थायी भौतिक संरचना निर्माणलाई सम्झनुपर्छ ।
- झ) “सामुदायिक संस्था” भन्नाले गाउँपालिका क्षेत्रभित्र गठन भई गाउँपालिकामा सूचिकृत भएको समुदायमा आधारित संगठित संस्थालाई सम्झनुपर्छ ।
- ञ) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्छ ।
- ट) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई कार्य गर्न नेपाल सरकारबाट तोकिएको कर्मचारी सम्झनुपर्छ ।
- ठ) “मूल्यांकन समिति” भन्नाले एकीकृत सम्पत्ति कर प्रयोजनका लागि जग्गा तथा संरचनाको मूल्यांकन गर्न गाउँपालिकाद्वारा निर्देशिका बमोजिम गठित समिति सम्झनुपर्छ ।
- ड) “विजक” भन्नाले करदातालाई जानकारी दिने उद्देश्यले गाउँपालिकाले तयार गरेको सम्पत्तिको मूल्यांकन र सो मा लाग्ने करसम्बन्धी विललाई सम्झनुपर्छ ।
- ढ) “करदाता” भन्नाले गाउँ क्षेत्रभित्र जग्गा तथा संरचनाको स्वामित्व भएका व्यक्तिलाई सम्झनुपर्छ ।
- ण) “स्वयं विवरण दाखिला” भन्नाले करदाता आफैले आफ्नो सम्पत्तिको यथार्थ विवरण खोली निर्धारित ढाँचामा गाउँपालिकामा बुझाउने कार्यलाई सम्झनुपर्छ ।
- त) “स्थलगत सर्वेक्षण” भन्नाले गाउँपालिकाद्वारा गठित टोलीले स्थलगत रुपमा छलफलसमेत गरी सम्पत्तिको सूचना विवरण संकलन गर्ने कार्यलाई सम्झनुपर्छ ।
- द) “टोल विकास संस्था” भन्नाले सामाजिक परिचालन प्रक्रियामार्फत तोकिएको भौगोलिक क्षेत्रको टोल तथा समुदायको आर्थिक, सामाजिक तथा संस्थागत विकासका लागि एक घर एक सदस्यको अवधारणामा आधारित भई गठन र सञ्चालन भएको र गाउँपालिकामा सूचिकृत गरिएको स्थानीय स्तरको संघ, संस्था र समूहलाई सम्झनुपर्छ ।
- ध) “नीजि क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरेका निजी क्षेत्रका कम्पनी, फर्म, संस्था, व्यावसायिक व्यक्ति वा संगठित समूहलाई सम्झनुपर्छ ।
- न) “सरोकारवाला” भन्नाले गाउँपालिकाको निर्णयले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने व्यक्ति वा संस्थाहरूलाई सम्झनुपर्छ ।
- प) “सम्पत्ति धनी” भन्नाले गाउँ क्षेत्रभित्र आफ्ना नाममा जग्गा तथा संरचना भएका व्यक्ति वा संघसंस्थालाई सम्झनुपर्छ ।
- फ) “कार्यालय” भन्नाले वेनीघाट रोराङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनुपर्छ ।
- व) “सडक” भन्नाले गाउँपालिकाले तोकेको मापदण्ड बमोजिमको सडक तथा बाटोलाई सम्झनुपर्छ ।
- भ) “गोरेटो बाटो वा गल्ली” भन्नाले नापी नक्सामा रहेको डट लाईनको बाटो तथा परम्परागत रुपमा पैदल हिडनको लागि प्रयोग भएको बाटोलाई सम्झनुपर्छ ।

३. एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिकाको उद्देश्य :

- ३.१ एकीकृत सम्पत्ति करको कार्यान्वयनबाट गाउँपालिकाको राजस्व संकलनमा वृद्धि गर्ने ,
- ३.२ एकीकृत सम्पत्ति कर व्यवस्थापन प्रक्रियालाई स्पष्ट, पारदर्शी तथा व्यवस्थित गर्ने,
- ३.३ एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यमा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीलाई मार्गदर्शन गर्ने,
- ३.४ एकीकृत सम्पत्ति कर संकलन निर्देशिकालाई सरल र स्पष्ट बनाउने
- ३.५ एकीकृत सम्पत्ति कर व्यवस्थापनमा सरोकारवालाको भूमिका स्पष्ट गर्ने,

३.६ एकीकृत सम्पत्ति कर कार्यान्वयनमा प्रयोग हुने फाराम तथा खाताहरूको ढाँचा स्पष्ट गर्ने ।

एकीकृत सम्पत्तिको विवरण संकलन तथा अभिलेख सम्वन्धी व्यवस्था :

४. एकीकृत सम्पत्तिको विवरण संकलन विधि :

- ४.१ कार्यालयले एकीकृत सम्पत्ति कर प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनका समय समयमा करदाताका नाममा रहेको एकीकृत सम्पत्तिको विवरण संकलन कार्य गर्नेछ ।
- ४.२ कार्यालयले एकीकृत सम्पत्तिको विवरण संकलनका लागि गाउँपालिकाको आफ्नै श्रोत र प्रयासबाट गाउँ क्षेत्रमा रहेका प्रत्येक व्यक्तिको नाममा रहेको सम्पत्तिको पहिचान गरी एकीकृत सम्पत्तिको लगत तयार तथा अद्यावधिक गर्न कार्यालयमा उपलब्ध सूचना एवं तथ्यांक, स्थलगत सर्वेक्षण विधि वा करदाताहरूले उपलब्ध गराएको विवरणका आधारमा स्वयं विवरण दाखिला विधि वा मिश्रित विधि मध्ये कुनै एक प्रयोगमा ल्याउन सक्नेछ । तर स्वयं घोषणा विधिलाई प्रथमिकता दिइने छ ।
- ४.३ सम्पत्तिको विवरण संकलनको कार्य गर्न मौजुदा जनशक्ति अपर्याप्त भई थप जनशक्तिको आवश्यकता परेमा त्यस्ता जनशक्ति प्रचलित कानून वमोजिम करारमा नियुक्त गरी वा टोल विकास संस्था वा अन्य संगठित वा सामुदायिक संघसंस्थासँग संभौता गरी कुनै सेवा सुविधा उपलब्ध गराई वा नगराई सेवा लिन सकिनेछ । तर गाउँपालिकाका कर्मचारीलाई अतिरिक्त काममा खटाएको अवस्थामा निश्चित समयका लागि गाउँपालिकाको निर्णय वमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिनेछ ।

५. स्थलगत सर्वेक्षण सम्वन्धी व्यवस्था :

- ५.१ कार्यालयले करदाताहरूको सम्पत्तिको विवरण संकलन गर्न आवश्यकतानुसार सर्वेक्षण टोली गठन र प्रशिक्षण गरी लगत संकलन कार्यमा खटाउन सक्नेछ ।
- ५.२ दफा ५.१ वमोजिम टोली खटाउनु पूर्व करदाताहरूलाई सोको जानकारी दिने र हुने उपलब्धि प्रसार गर्न गाउँपालिकाले सूचना जारी गरी प्रचार प्रसार गर्न सक्नेछ ।
- ५.३ स्थलगत सर्वेक्षणको लागि खटिएको टोलीले अनुसूची-१, वमोजिमको फाराम प्रयोगमा ल्याउनेछ ।
- ५.४ कार्यालयबाट खटिएको स्थलगत सर्वेक्षण टोलीलाई गाउँक्षेत्रभित्र आ-आफ्ना नाममा रहेको सम्पत्तिको विवरण उपलब्ध गराउनु र संरचनाको नापजाँच गर्न आवश्यक सहयोग गर्नु सम्वन्धित सम्पत्ति धनी वा सम्पत्ति जिम्मा लिने व्यक्तिको कर्तव्य हुनेछ ।
- ५.५ दफा ५.४ वमोजिम कुनै सम्पत्ति धनीले सर्वेक्षण टोलीलाई विवरण उपलब्ध नगराएमा गाउँपालिकाले निर्देशिकाको दफा १२ को विवरण पेश नगर्ने करदाताको सम्पत्तिको मुल्यांकन सम्वन्धी व्यवस्था वमोजिम कर निर्धारण गरी कर विजक जारी गर्नेछ ।
- ५.६ कार्यालयले संकलन गरेको विवरण वार्षिक रुपमा सर्वेक्षण टोली खटाई अद्यावधिक गर्न सक्नेछ । यस्तो सर्वेक्षण टोली खटाउने विवरण अद्यावधिक गर्ने कार्य सोही आर्थिक वर्षको कर विजक जारी हुनुपूर्व सम्पन्न गरिसक्नु पर्नेछ ।
- ५.७ माथि जुन सुकै कुरा उल्लेख भएतापनि आम करदाता एवं स्वयंम घोषणा विधिलाई थप सहयोग पुर्याउनको लागि कार्यालयले सहजकर्ता मार्फत सहजीकरणको व्यवस्था गर्न सक्नेछ । त्यस्तो सहजकर्ताले करदाताको विवरण भर्न, संरचनाको नापजाँच गर्न तथा विवरण गाउँपालिकासम्म पुर्याउनको लागि कर दातालाई सहयोग पुर्याउने छन् । यसरी नियुक्ति गरिने सहजकर्ताको नियुक्ति प्रकृया ४.३ मा उल्लेख भए वमोजिम हुनेछ ।

६. स्वयं विवरण दाखिला सम्बन्धी व्यवस्था :

- ६.१ कार्यालयले हरेक वर्ष गाउँ क्षेत्रभित्रका सम्पत्ति धनीहरूलाई अनुसूची १ वमोजिमको विवरण फाराम भरी आ-आफ्नो सम्पत्तिको विवरण दाखिला गर्न सूचना आवाहन गर्न सक्नेछ ।
- ६.२ कार्यालयले एकीकृत सम्पत्ति कर लागु गर्ने आर्थिक वर्ष सुरु हुनु अगावै दफा ६.१ वमोजिम सूचना जारी गरी करदातारुवाट सम्पत्ति विवरण दाखिला म्याद दिनुपर्ने छ । तर प्रथम पटकमा सोही आर्थिक वर्षमा पनि सूचना दिन बाधा पर्ने छैन ।
- ६.३ कार्यालयले दफा ६.१ र ६.२ वमोजिमको सूचना जारी गर्दा पहिलो पटक करदाताहरूलाई विवरण दाखिला गर्न ३५ दिनको म्याद दिनेछ । उक्त म्यादभित्र विवरण दाखिला हुन नसकी म्याद बढाउन आवश्यक ठानेमा पटकपटक गरी बढीमा दुई महिनासम्म म्याद बढाउन सक्नेछ ।
- ६.४ कार्यालयले दफा ६.३ वमोजिम सम्पत्तिको विवरण दाखिला गर्न आवाहन गरेको समयावधिभित्र अनुसूची १ वमोजिमको फाराममा आ-आफ्नो जग्गा तथा संरचनाको सत्य तथ्य विवरण भरी कार्यालयमा दाखिला गर्नु सम्बन्धित सम्पत्ति धनीको कर्तव्य हुनेछ ।
- ६.५ कार्यालयले अनुसूची २ वमोजिमको ढाँचामा सम्पत्ति विवरण दाखिला गर्ने सूचना आवाहन गर्नेछ । यस्तो सूचना प्रकाशन र प्रसारण गर्दा उपलब्ध संचारका माध्यमलाई प्रयोगमा ल्याउन सक्नेछ ।
- ६.६ सम्पत्ति धनीहरूलाई विवरण फाराम भर्न सहयोग गर्नका लागि कार्यालयले आवश्यकतानुसार स्थानीय संघ संस्था, सामुदायिक संस्था, टोल विकास संगठन, स्वयं सेवक तथा सहजकर्ताहरूलाई परिचालन गर्न सक्नेछ ।
- ६.७ दफा ६.६ वमोजिमका संघ, संस्था संगठन स्वयं सेवक तथा सहजकर्ताहरूलाई परिचालन गर्दा एकीकृत सम्पत्ति कर सम्बन्धी अभिमुखीकरण गर्नुपर्नेछ ।
- ६.८ कुनै करदाताले सम्पत्तिको विवरण दाखिला गरेपछि जग्गाको स्वामित्वमा परिवर्तन वा संरचना निर्माणका कारणले सम्पत्ति थपघट भएमा प्राप्त गर्नेले वा निर्माण गर्नेले सोको प्रमाण सहितको विवरण ३५ दिन भित्र गाउँपालिकामा बुझाउनु पर्नेछ । अन्यथा दफा १६.१ वमोजिम थप शुल्क लिई गाउँपालिकाले विवरण बुझिनेछ ।
- ६.९ सम्पत्तिको विवरण सम्पत्ति धनी स्वयंले कार्यालयमा दाखिला गर्नुपर्नेछ ।
- ६.१० दफा ६.९ वमोजिम सम्पत्ति धनी स्वयं उपस्थित भई विवरण दाखिला गर्न नसकेमा संगोलको परिवारका कानून वमोजिम उमेर पुगेका कुनै सदस्यले वा सम्पत्ति धनीको मञ्जुरनामा प्राप्त व्यक्तिले विवरण दाखिला गर्न सक्नेछ । परिवारका अन्य सदस्य नभएका नावालक, अशक्त तथा कठिन शारीरिक अवस्थाका व्यक्तिका हकमा निजको संरक्षकले सम्पत्ति विवरण बुझाउन सक्नेछ ।
- ६.११ संयुक्त स्वामित्वमा रहेको सम्पत्तिको विवरण सम्पत्ति धनीहरूले संयुक्त रुपमा वा सो मध्ये कुनै एकजनाले दाखिला गर्न सक्नेछ ।
- ६.१२ कुनै करदाताले दफा ६.३ को समयावधिभित्र सम्पत्ति विवरण फारम दाखिला नगरेमा वा भुठा विवरण दाखिला गरेमा कार्यालयले दफा १६ अनुसार थप शुल्क लिई विवरण फारम बुझिनेछ ।
- ७. सम्पत्तिको प्रमाण तथा विवरण संकलन सम्बन्धी व्यवस्था :**
- ७.१ करदाताले जग्गाको विवरण दाखिला गर्दा क्षेत्रफल समेत खुलेको आफ्नो स्वामित्वको प्रमाण साथै पेश गर्नु पर्नेछ ।
- ७.२ दफा ७.१ वमोजिम पेश भएको प्रमाण आधिकारिक नभएमा त्यस्तो जग्गाको विवरण कार्यालयले स्वीकार गर्ने छैन ।
- ७.३ करदाताहरूले विवरण दाखिला गर्दा देहाय वमोजिमका कागजातहरू समेत संलग्न गरी पेश गर्नु पर्नेछ ।

- ७.३.१ एकीकृत सम्पत्ति कर लागू हुनुभन्दा अघिल्लो आर्थिक वर्षसम्मको मालपोत तिरेको निस्सा वा कार्यालयले प्रमाणित गरेको विवरण ।
- ७.३.२ अघिल्लो आर्थिक वर्षसम्मको घरजग्गाकर चुक्ता गरेको निस्सा वा घरजग्गाकर नलाग्ने भए सोको कार्यालयको प्रमाणित विवरण ।
- ७.३.३ जग्गा धनी प्रमाणपूर्जा प्रतिलिपि वा जग्गाको स्वामित्व र क्षेत्रफल खुलेको प्रमाण कागजात
- ७.३.४ संरचनाको हकमा यदि गाउँपालिकाबाट नक्शापास भएको भए नक्सा पास भएको वा निर्माण सम्पन्न भएको प्रमाण पत्र र गाउँपालिका गठन पूर्व बनेको घर भएमा सो घर निर्माण भएको मिति ।
- ७.३.५ संघ संस्था तथा संगठनको हकमा संस्था दर्ता प्रमाणपत्र, संस्थाको विधान र संस्थाको घरजग्गाको विवरण ।
- ७.३.६ व्यक्तिको हकमा नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि ।
- ७.४ एकीकृत सम्पत्ति कर नलाग्ने भनी तोकिएको सम्पत्तिमा प्रचलित कानून बमोजिम एकीकृत सम्पत्ति कर लाग्ने कुनै व्यक्ति, संघ, संस्था वा निकायले निश्चित अवधिसम्म प्रयोग गर्ने गरी कुनै संरचना निर्माण गरेमा यस्तो संरचनाको विवरण दाखिला गर्ने र एकीकृत सम्पत्ति कर बुझाउने दायित्व सम्बन्धित निर्माणकर्ताको हुनेछ ।
- ७.५ प्रचलित कानून बमोजिम नक्सा पास गरी निर्माण गर्नुपर्ने तर नक्सा पास नगरी निर्माण भएका संरचनाको सम्पत्ति विवरण बुझ्दा कार्यालयले नम्सापास दस्तुर वापतको रकम धरौटी लिई वा निश्चित समयभित्र नक्सा पास प्रक्रिया आरम्भ गर्ने कबुलियत गराई सम्पत्ति विवरण स्वीकार गर्न सक्नेछ । यस्ता संरचनाको हकमा करदाताले दिएको विवरणलाई नै आधार मानी घरको आकार, प्रकार एवम् निर्माण मिति कायम गर्न सकिनेछ । तर करदाताले दिएको विवरणमा उजुरी परेमा वा कार्यालयलाई शंका लागेमा कार्यालयले यस्तो विवरण उपर छानविन गर्न सक्नेछ ।
- ७.६ कर तिर्ने दायित्व भएका कुनै सम्पत्ति धनीको सम्पत्तिमा निजको मञ्जुरीनामा लिई अर्को व्यक्तिले संरचना निर्माण गरेमा संरचना समेतको विवरण दाखिला गर्ने तथा कर बुझाउने दायित्व सम्बन्धित सम्पत्ति धनीको हुनेछ ।
- ७.७ करदाताले भरेको विवरण तथा प्रमाण जाँच गरी दर्ता गर्न कार्यालयले कर्मचारी वा टोली खटाउन सक्नेछ । यस्ता कर्मचारी वा टोलीले बुझ्न चाहेको सूचना वा माग गरेको विवरण उपलब्ध गराउनु सम्बन्धित सम्पत्ति धनीको कर्तव्य हुनेछ ।
- ८. एकीकृत सम्पत्तिको अभिलेख सम्बन्धी व्यवस्था :**
- ८.१ कार्यालयले प्रत्येक वडाको अलग अलग लगत किताब खडा गरी प्रत्येक सम्पत्ति धनीको सम्पत्तिको छुट्टा छुट्टै विवरण देखिने गरी अनुसूची ३ बमोजिमको ढाँचामा एकीकृत सम्पत्तिको अभिलेख राख्नु पर्नेछ ।
- ८.२ कार्यालयले एकीकृत सम्पत्ति करको विवरण अभिलेखलाई पुष्टी गर्ने कागजातहरु समेत संकलन गरी व्यवस्थित रुपले फाईलिङ्ग गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।
- ८.३ एकीकृत सम्पत्तिको लगत किताब कम्तीमा पाँच वर्षका लागि हुने गरी तयार गर्नु पर्नेछ र यस्तो लगत किताबमा करदाताले दफा ६.८ बमोजिम पेश गरेको विवरणका आधारमा अद्यावधिक गर्नुपर्नेछ ।
- ८.४ दफा ८.२ अनुसार सम्पत्ति विवरण अद्यावधिक गर्दा अनुसूची ४ बमोजिमको दाखिला टिपोट गरी सोका आधारमा जग्गा दिनेको खाताबाट सम्पत्ति घटाई तथा जग्गा लिनेको खातामा सम्पत्ति वढाई अद्यावधिक गर्नुपर्नेछ ।
- ८.५ कार्यालयले करदाताले पेश गरेका विवरणहरु अद्यावधिक गर्दा सम्बन्धित वडा कार्यालयबाट वा कार्यालयबाट स्थलगत निरीक्षणको प्रतिवेदन वा सम्बन्धित निकायबाट सूचना प्राप्त गरी गर्न सक्नेछ ।
- ८.६ कार्यालयले एकीकृत सम्पत्ति कर व्यवस्थापन गर्न कम्प्यूटर प्रविधिको प्रयोग पनि गर्न सक्नेछ ।

परिच्छेद तीन

एकीकृत सम्पत्तिको मूल्यांकन सम्बन्धी व्यवस्था

९. सम्पत्तिको मूल्यांकन विधि :

- ९.१ गाउँपालिका क्षेत्रभित्र कुनै एक व्यक्तिका नाममा विभिन्न स्थानमा रहेका सम्पत्तिहरूलाई अलग अलग मूल्यांकन गरी एकीकृत गरिनेछ ।
- ९.२ संयुक्त स्वामित्वमा रहेको सम्पत्तिलाई एक व्यक्तिसरह मानी सोही वमोजिम करदाता कायम गरिनेछ । संयुक्त स्वामित्वको सम्पत्ति सोही व्यक्तिको अन्य सम्पत्तिमा जोडिने छैन ।
- ९.३ एकीकृत सम्पत्ति कर प्रयोजनका लागि गाउँपालिकाले गरेको न्यूनतम मूल्याङ्कन दर तीन आर्थिक वर्ष सम्म मात्र कायम रहनेछ । तीन वर्षपछि पुनः मूल्याङ्कन गरी सोही वमोजिम सम्पत्ति कर निर्धारण गर्नु पर्नेछ । तर विशेष अवस्था परी वार्षिक रुपमा सम्पत्तिको पुनः मूल्यांकन गर्न नसक्ने अवस्था आएमा गाउँसभाले अधिल्लो वर्षको मूल्यांकनको आधारमा वार्षिक १० प्रतिशत भन्दा नबढ्ने गरी मूल्यांकन वृद्धि गरी एकीकृत सम्पत्ति कर असुल गर्ने व्यवस्था गर्न सक्नेछ ।
- ९.४ सम्पत्ति धनीले पहिलो पटक पेश गरेको सम्पत्ति विवरण थपघट भएमा वा करदाताको सम्पत्तिको मूल्याङ्कन दर संशोधन भएमा वा सम्पत्तिको स्वामित्व फेरवदल भएमा त्यस्तो सम्पत्तिको पुनः मूल्याङ्कन गरिनेछ । तर त्यसरी मूल्याङ्कन गरिएको सम्पत्तिको एक आर्थिक वर्षमा एक पटक मात्र कर लिइने छ ।
- ९.५ प्रत्येक आर्थिक वर्षको श्रावण १ गतेका दिनदेखि करदाताका नाममा कायम रहेको सम्पत्तिको मूल्याङ्कन गरी कर असुल गरिनेछ ।
- ९.६ सम्पत्तिको मूल्याङ्कन प्रयोजनको लागि जग्गाधनी प्रमाण पूर्जाका आधारमा जग्गाको स्वामित्व तथा क्षेत्रफल कायम गरिनेछ ।
- ९.७ संरचनाको मूल्याङ्कन प्रयोजनका लागि संरचनाको प्रकार, वनोटको किसिम, आकार, प्रयोग तथा निर्माण मिति करदाताले पेश गरेको विवरण अनुसार कायम गरिनेछ ।

तर, नक्सापास भएका संरचनाको हकमा भने नक्सापास प्रमाणपत्रलाई आधारका रुपमा लिइने छ ।

१०. मूल्यांकन समिति सम्बन्धी व्यवस्था :

- १०.१ गाउँपालिकाले एकीकृत सम्पत्तिको मूल्यांकनका आधार तयार गरी सिफारिस गर्न र मूल्याङ्कन सम्बन्धी समस्या समाधान गर्नका लागि आर्थिक वा पूर्वाधार समितिको संयोजकको संयोजकत्वमा दक्ष र विशेषज्ञ समेत रहेको बढीमा ५ जनाको मूल्यांकन समिति गठन गर्नेछ ।
- १०.२ एकीकृत सम्पत्ति मूल्यांकन समितिको बैठकमा आवश्यकता अनुसार उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सम्बन्धित विषयको विज्ञहरूलाई आमन्त्रण गर्न सकिनेछ ।
- १०.३ मूल्यांकन समितिको पदावधि बढीमा २ वर्षको हुनेछ ।
- १०.४ मूल्यांकन समितिको बैठक आवश्यकतानुसार बस्ने छ । समितिको सदस्यले गाउँपालिकाको अन्य समितिको सदस्यले पाए सरह बैठक भत्ता पाउनेछन् ।
- १०.५ मूल्यांकन समितिको काम, कर्तव्य र जिम्मेवारी देहाय वमोजिम हुनेछ :
 - अ) गाउँपालिका क्षेत्रभित्रका जग्गाको क्षेत्र विभाजन गरी अनुसूची ५ वमोजिमको ढाँचामा न्यूनतम मूल्यांकन दर सिफारिस गर्ने ।
 - आ) संरचनाका हकमा सोको वनोट, रहेको स्थान, प्रयोग र लाभलाई समेत विचार गरी अनुसूची ६ वमोजिमको ढाँचामा मूल्यांकन दर सिफारिस गर्ने ।

- इ) जग्गा तथा संरचनाको मूल्यांकन दर सिफारिस गर्ने प्रयोजनका लागि स्थलगत अध्ययन, छलफल तथा परामर्श गोष्ठीको आयोजना गर्ने । उक्त कार्यक्रममा आवश्यकतानुसार स्थानीय संघसंस्था, वडा नागरिक मञ्च तथा टोल विकास संगठनका प्रतिनिधिलाई समेत आमन्त्रण गर्ने ।
 - ई) गाउँपालिकाबाट गरिएको मूल्यांकन उपर कुनै करदातालाई चित नबुझी निवेदन दिएमा सोको जाँचबुझ गरी निर्णयका लागि गाउँपालिका समक्ष पेश गर्ने ।
 - उ) मूल्यांकन सम्बन्धमा प्राप्त गुनासा तथा उजुरीहरुमा रायसहित निर्णयका लागि गाउँपालिका समक्ष पेश गर्ने ।
 - ऊ) करदाताले पेश गरेको जग्गाको मूल्यांकन अस्वाभाविक बढी वा कम पाइएमा गाउँपालिकाबाट अनुरोध गरिए बमोजिम छानविन गरी प्रतिवेदन दिने ।
 - ए) एकीकृत सम्पत्ति कर व्यवस्थापनका लागि गाउँपालिकाले तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
- १०.६ मूल्याङ्कन समितिले एकीकृत सम्पत्ति कर लगाउन योग्य मूल्य निर्धारण गर्न सिफारिस गर्दा देहाय बमोजिमका आधारमा गरिने छः
- (क) सम्पत्ति रहेको स्थान, सरकारी निकायले निर्धारण गरेको न्यूनतम दर, उपलब्ध सुविधाहरुका आधारमा गर्ने
 - (ख) भौतिक संरचनाको मूल्य प्रचलित बजार भाउबाट कायम हुन आएको मूल्यमा ह्रासकट्टी गर्ने,
 - (ग) खण्ड (क) बमोजिम मूल्याङ्कन गर्ने प्रयोजनको लागि ह्रासकट्टी गर्दा वार्षिक दस प्रतिशतदेखि बीस प्रतिशतसम्म गर्ने,
 - (घ) जग्गा बाहेक अन्य भौतिक संरचनाको मूल्याङ्कन गर्दा अनुसूची ६ मा उल्लेख भएको वर्गीकरणको आधारमा मूल्य निर्धारण गर्ने,
 - (ङ) भौतिक संरचनाको मूल्य निर्धारण गर्दा क्षतिग्रस्त वा भत्केको अवस्था भएमा क्षतिग्रस्त वा भत्केको भाग बराबरको मूल्य घटाउने ।

११. एकीकृत सम्पत्ति कर नलाग्ने सम्पत्तिहरु

११.१ देहायको सम्पत्तिमा एकीकृत सम्पत्ति कर लाग्ने छैन :-

- (क) नेपाल सरकारको स्वामित्वमा रहेको घर र जग्गा,
 - (ख) सरकारी अस्पतालको भवन र जग्गा,
 - (ग) गुठीको स्वामित्वमा रहेको जग्गा,
 - (घ) मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएको सरकारी शिक्षणसंस्था र सरकारी संस्थानको भवन र जग्गा,
 - (ङ) मुनाफाको उद्देश्य नराखी संचालन भएका संघ, संस्थाको घरजग्गा,
 - (च) धार्मिक संस्था (मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि) को भवन र जग्गा,
 - (छ) खानेपानी सङ्कलन पोखरी, विद्युतगृह, मसानघाट, विमानस्थल, बसपार्क, रंगशाला, उद्यान, पार्क जस्ता सार्वजनिक उपयोगका स्थलहरु,
 - (ज) राजदूतावास, वाणिज्य नियोग, कुटनैतिक नियोगका भवन र जग्गा ।
- ११.२ एकीकृत सम्पत्ति कर नलाग्ने भनी तोकिएका सम्पत्तिका हकमा गाउँपालिकाले सम्पत्तिको मूल्यांकन गरी कर नलाग्ने व्यहोरा जनाई नगदी रसीद उपलब्ध गराउनु पर्नेछ ।
- ११.३ दफा ११.२ बमोजिम एकीकृत सम्पत्ति कर नलाग्ने भनी तोकिएको संघ संस्थाले एकीकृत सम्पत्ति कर नलाग्ने व्यहोरा जनाई नगदी रसिद माग गर्दा निम्न कागजातहरु सहितको निवेदन सम्बन्धित गाउँपालिकामा पेश गर्नुपर्नेछ ।
- १. संस्थाको विधान, दर्ता एवं नवीकरणको प्रमाण,
 - २. आन्तरिक राजश्व विभागबाट प्राप्त स्थायी लेखानम्बर तथा कर छुट प्राप्त प्रमाण,
 - ३. लेखापरिक्षण सहितको आयव्यय विवरण,
 - ४. राजश्व दाखिलाको प्रमाण र कार्यलयबाट माग भएका अन्य कागजातहरु ।

तर गाउँसभाको निर्णय बमोजिम लगाइएको सेवाशुल्क तथा दस्तुर वुझाउनु सम्बन्धित सेवाग्राहीको कर्तव्य हुनेछ ।

११.४ सम्पत्ति कर नलाग्ने भनी तोकिएको घर जग्गा हो भने मात्र संघसंस्थाले प्रमाणका लागि निम्न कागजातहरु सम्बन्धित गाउँपालिकामा पेश गर्नुपर्नेछ ।

१. संस्थाको विधान, दर्ता एवं नवीकरणको प्रमाण,
२. आन्तरिक राजश्व विभागबाट प्राप्त स्थायी लेखानम्बर तथा कर छुट प्राप्त प्रमाण,
३. लेखापरिक्षण सहितको आय व्यय विवरण,
४. राजश्व दाखिलाको प्रमाण र कार्यलयबाट माग भएका अन्य कागजातहरु ।

११.५ एकिकृत सम्पत्ति कर नलाग्ने वर्गिकरणमा परेका कुनै पनि सार्वजनिक निकाय, सामाजिक संघ/संस्थाले आफ्नो घर जग्गा ब्यवसायिक वा व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भए त्यस्तो घर जग्गामा एकिकृत सम्पत्ति कर लाग्ने छ ।

११.६ एकिकृत सम्पत्तिकर नलाग्ने वर्गिकरणमा परेका कुनै पनि सार्वजनिक निकाय, सामाजिक संघ/संस्थाले आफ्नो घर जग्गा ब्यवसायिक वा व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको भए त्यस्तो घर जग्गामा एकिकृत सम्पत्ति कर लाग्ने छ ।

११.७ एकीकृत सम्पत्ति कर लागेको सम्पत्तिमा मालपोत, भूमिकर तथा घरजग्गा कर लगाइने छैन ।

१२. करदाताको सम्पत्तिको मूल्यांकन :

१२.१ प्रत्येक करदाताहरुको सम्पत्तिको मूल्यांकन अनुसूची ७ बमोजिमको मूल्यांकन फारामको ढाँचामा प्रमुख प्रशासकीय अधिकृत वा नीजले तोकेको कर्मचारीले गर्नेछन् ।

तर मौजुदा जनशक्ति अपर्याप्त भई थप जनशक्तिको आवश्यकता परेमा त्यस्ता जनशक्ति प्रचलित कानून बमोजिम करारमा नियुक्त गर्ने वा कुनै फर्मसंग संभौता गरी सेवा करारमा लिन सकिनेछ । तर कार्यालयको कर्मचारीलाई अतिरिक्त काममा खटाएको अवस्थामा निश्चित समयका लागि गाउँपालिकाको निर्णय बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिनेछ ।

१२.२ जग्गाको मूल्यांकन गर्दा सामान्यतः करदाता स्वयंले पेश गरेको मूल्यांकन दरका आधारमा गरिनेछ । तर करदाताले पेश गरेको मूल्यांकनको दर गाउँसभाले तोकेको न्यूनतम दरभन्दा कम भएमा गाउँसभाले तोकेको न्यूनतम मूल्यांकन दर अनुसार मूल्यांकन गरिनेछ ।

१२.३ सडकले छोएको जग्गाको मूल्याङ्कन गर्दा पृथ्वी राजमार्गको हकमा सडक सीमाबाट ५० मी. सम्म र बाह्र महिना सवारी चल्ने अन्य ग्रामीण सडकका हकमा सडक सीमाबाट ३० मिटर को जग्गालाई सडकको क्षेत्रमा परेको मानी मूल्याङ्कन गरिनेछ भने बाँकी जग्गालाई सोही जग्गाको वरपरको बाटोले नछोएको जग्गाको मूल्यांकनका लागि निर्धारण गरिएको दरको आधारमा मूल्याङ्कन गरिने छ ।

१२.४ कुनै एक कित्तालाई एकभन्दा बढी बाटोले छोएको छ भने जुन बाटोको मूल्याङ्कन बढी छ सोही बमोजिम मूल्याङ्कन गरिने छ ।

१२.५ करदाताले दाखिला गरेको मूल्यांकन दरमा एउटै आर्थिक वर्षसम्म कुनै पनि संशोधन गरिने छैन ।

१२.६ संरचनाको मूल्यांकनको प्रयोजनका लागि ह्रास कट्टी गर्दा अनुसूची ८ बमोजिमको दररेट अनुसार गरिनेछ ।

१२.७ यस निर्देशिकामा जुनसुकै कुरा लेखिएता पनि कसैले एकीकृत सम्पत्ति कर प्रयोजन वाहेक अन्य प्रयोजनका लागि प्रचलित बजार मूल्यमा जग्गाको मूल्यांकन गर्नको लागि निवेदन दिएमा गाउँसभाबाट तोकिए बमोजिम मूल्यांकन दस्तुर लिई प्रचलित बजार मूल्यका आधारमा मूल्यांकन गर्न सकिनेछ । यसरी मूल्यांकन गर्दा एकीकृत सम्पत्ति करका लागि गरिएको मूल्यांकनको २ (दुई) गुणाभन्दा बढी मूल्यांकन गरिने छैन ।

१३ विवरण पेश नगर्ने करदाताको सम्पत्तिको मूल्यांकन सम्बन्धी व्यवस्था :

- १३.१ कुनै करदाताले आफ्नो सम्पत्तिको विवरण दाखिला नगरेमा कार्यालयले त्यस्ता व्यक्तिलाई विवरण दाखिला गर्न लिखित आदेश वा सूचना दिन सक्नेछ । त्यस्तो आदेश वा सूचनाको जानकारी स्थानीय पत्रपत्रिका, एफ.एम. वा संचारका अन्य माध्यममार्फत पनि जारी गर्न सकिनेछ । यस्तो आदेश पाएको वा सूचना जारी भएको मितिले एक महिनाभित्र आफ्नो सम्पत्तिको विवरण दाखिला गर्नुपर्ने दायित्व सम्बन्धित करदाताको हुनेछ ।
- १३.२ दफा १३.१ वमोजिमको सम्पत्तिको विवरण दाखिला गर्न दिएको समयावधि भित्र सम्पत्तिको विवरण दाखिला नगरेमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारीले स्थलगत रुपमा बुझी अनुमानित कर तोकी विवरण बुझाउन लिखित आदेश दिन सक्नेछ ।
- १३.३ दफा १३.२ वमोजिमको आदेश पाएको मितिले ३५ (पैंतीस) दिनभित्र यथार्थ विवरण पेस गरी जरिवाना सहित कर रकम चुक्ता गर्ने दायित्व सम्बन्धित करदाताको हुनेछ ।
- १३.४ दफा १३.३ वमोजिमको आदेश पाएको मितिभित्र पनि करदाताले विवरण बुझाई कर दाखिला नगरेमा गाउँपालिकाले निजको नाममा रहेको चलअचल सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायमा कारवाही अघि बढाई वा अन्य कुनै तरिकाले कर असुल गर्न सक्नेछ ।
- १३.५ दफा १३.४ वमोजिम कर असुल गर्दा लागेको सम्पूर्ण खर्च सम्बन्धित करदाताबाट असुलउपर गरिने छ । तर यस्तो खर्च निजले तिर्नुपर्ने कर रकमको दोब्बर भन्दा बढी हुनेछैन ।
- १३.६ कुनै करदाताले बैंक वा वित्तीय संस्थामा धितोवापत राखेको सम्पत्तिको बैंकले एकीकृत सम्पत्ति कर चुक्ता गर्न चाहेमा बैंकको अनुरोधमा प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो धितो रहेको सम्पत्तिको मूल्यांकन गरी एकीकृत सम्पत्ति कर असुल गर्न सक्नेछ ।

परिच्छेद चार

एकीकृत सम्पत्ति करको दररेट निर्धारण तथा विलिङ सम्बन्धी व्यवस्था:

१४. एकीकृत सम्पत्ति करको दररेट तथा अन्य शुल्क निर्धारण :

- १४.१ गाउँपालिकाले एकीकृत सम्पत्ति करको न्यूनतम तथा अधिकतम दररेटहरु निर्धारण गर्न सक्नेछ ।
- १४.२ वुँदा नं. १४.१ को प्रयोजनका लागि एकीकृत सम्पत्ति करको थप विस्तृत न्यूनतम तथा अधिकतम दररेटहरु अनुसूची ९ वमोजिमको हुनेछ ।

१५. कर विलिङ :

- १५.१ सम्पत्तिको मूल्यांकन तथा कर निर्धारण भइसकेपछि अनुसूची १० वमोजिम ढाँचामा एकीकृत सम्पत्ति करको विजक तयार गरी करदातालाई उपलब्ध गराई सो को विवरण अनुसूची ११ वमोजिम खातामा राख्नु पर्नेछ ।
- तर, कर विजक करदातामा पुर्‍याउन नसकिने भएमा संचार माध्यम, पत्रपत्रिका, एस.एम.एस.जस्ता प्रविधिको प्रयोगमार्फत करदातालाई कर रकम वारेमा अग्रिम जानकारी गराउन सकिनेछ ।
- १५.२ एकीकृत सम्पत्ति कर विजकको पहिलो प्रति सम्बन्धित करदातालाई उपलब्ध गराई दास्रो प्रति सम्बन्धित करदाताको फाइलमा संलग्न गर्नु पर्नेछ ।
- १५.३ एकीकृत सम्पत्ति करको विजक गाउँपालिकाले सम्बन्धित करदाताको घरमै पठाउने व्यवस्था गर्न सक्ने छ । सो अनुसारको व्यवस्था हुन नसकेमा सोको जानकारी सूचना प्रकाशन वा उपलब्ध सञ्चारका माध्यमहरु वा अन्य कुनै तरिका अवलम्बन गरी करदाताहरूलाई दिन सकिनेछ ।
- १५.४ कार्यालयले प्रत्येक आर्थिक वर्षको मंसिरसम्ममा एकीकृत सम्पत्ति करको विजक करदातालाई बुझाउन सक्नेछ । यस्तो विजक बुझाउन वा एस.एम.एस.जस्ता प्रविधिको प्रयोग गर्न कार्यालयले आपसी सम्झौताका आधारमा कुनै सामुदायिक संघसंस्था, वटोल विकास संगठन वा निजी क्षेत्रलाई परिचालन गर्न सक्नेछ ।

- १५.५ कार्यालयबाट एकीकृत सम्पत्ति करको विजक तयार भइनसकेको अवस्थामा करदाताले कर बुझाउन चाहेमा तत्कालै विजक तयार गरी असुल गरिनेछ ।
- १५.६ कार्यालयले जारी गरेको विजक उपर कसैलाई चित नबुझे अनुसूची १२ को ढाँचामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष उजुरी दिनसक्नेछन् । यसरी पर्न आएको निवेदन प्रमुख प्रशासकीय अधिकृतले जाँचबुझ गर्न लगाई निर्णयका लागि गाउँकार्यपालिकामा पेश गर्नु पर्नेछ । गाउँकार्यपालिकाकाले गरेको निर्णय नै अन्तिम हुनेछ ।

परिच्छेद पाँच

एकीकृत सम्पत्ति कर असुलीसम्बन्धी व्यवस्था:

१६. एकीकृत सम्पत्ति कर असुली :

- १६.१ एकीकृत सम्पत्ति कर संकलन गाउँकार्यपालिकाको राजस्व प्रशासन शाखाले गर्नेछ । एकीकृत सम्पत्ति कर सम्बन्धी सम्पूर्ण अभिलेखहरू उक्त शाखा प्रमुखको जिम्मामा रहनेछ ।
- १६.२ एकीकृत सम्पत्ति करको संकलन अनुसूची १३ वमोजिमको नगदी रसिदबाट हुनेछ । नगदी रसिदको पहिलो प्रति सम्बन्धित करदाताको फाइलमा राखी दोस्रो प्रति सम्बन्धित करदातालाई उपलब्ध गराउनु पर्नेछ ।
- १६.३ एकीकृत सम्पत्ति कर असुली रकमको दैनिक विवरण अनुसूची १४ वमोजिमको ढाँचामा तयार गरी सोको भोलिपल्ट बैंक दाखिला गर्नु पर्नेछ । बैंक दाखिला भौचर र विवरण आर्थिक प्रशासन शाखामा बुझाउनु राजस्व शाखा प्रमुखको कर्तव्य हुनेछ ।
- १६.४ एकीकृत सम्पत्ति करको असुली विवरण अनुसूची ११ वमोजिमको खातामा अद्यावधिक राख्नु पर्नेछ ।
- १६.५ गाउँपालिकाले प्रत्येक करदाताको घरदैलोवाटै कर असुल गर्नका लागि आफ्ना कर्मचारी, वडा कार्यालय, टोल विकास संस्था, स्थानीय सामाजिक संघसंस्था र निजी क्षेत्रलाई आवश्यकता अनुसार परिचालन गर्न सक्नेछ । यसरी स्थानीय सामाजिक संघ संस्था वा टोल विकास संस्था मार्फत कर असुल गर्दा गाउँपालिकाले उठेको कर रकमको निश्चित प्रतिशत रकम सोही संस्था मार्फत आपसी सम्झौताको आधारमा कर उठाएको क्षेत्रको विकास निर्माण कार्यमा खर्च गर्ने गरी उपलब्ध गराउन सक्नेछ ।
- १६.६ करदाताहरूले कार्यालयमा सम्पत्तिको विवरण दाखिला गाउँको वा गाउँपालिकाले सम्पत्ति पहिचान गर्न नसकेका कारणले कुनै करदाता कर तिर्ने दायित्वबाट मुक्त हुने छैनन् ।
- १६.७ गाउँपालिकाबाट एकीकृत सम्पत्ति कर लागू गर्ने निर्णय भइसकेपछि सो आर्थिक वर्षमा अधिल्लो आर्थिक वर्षको वक्यौता बाहेक मालपोत वा भूमिकर उठाउन पाइने छैन ।

परिच्छेद छ

पुरस्कार, मिनाहा तथा दण्ड जरिवाना सम्बन्धी व्यवस्था

१७. विवरण दाखिला नगरेमा हुने जरिवाना :

- १७.१ कार्यालयले सम्पत्ति विवरण दाखिला गर्न तोकेको म्यादभित्र दाखिला नगरेमा अनुसूची १६ वमोजिम थप शुल्क लिई यस निर्देशिका वमोजिम थप गरिएको समय भित्र सम्पत्तिको विवरण बुझिलिन सक्नेछ ।
- १७.२ करदाताले भुट्टा विवरण दाखिला गरेको प्रमाणित भएमा निजको सम्पत्तिको पुनः मूल्यांकन गरी जरिवाना सहितको कर रकम असुल उपर गरिनेछ । यस्तो जरिवाना लुकाएको सम्पत्तिको मूल्यको प्रति वर्ष ०.५ प्रतिशतले हुन आउने रकम बराबर हुनेछ ।
- १७.३ सम्पूर्ण जग्गाको विवरण दाखिला गाउँको, संरचनाको पूरा तल्लाको संख्या उल्लेख गाउँको, एक तल्लाको क्षेत्रफलमा पन्ध्र प्रतिशतभन्दा बढी फरक पारेको, संरचनाको प्रकार तथा बनोटको किसिम फरक पारेको र संरचनाको प्रयोग सम्बन्धमा गलत विवरण दाखिला गरेको पाइएमा उक्त विवरणलाई भुट्टा विवरण दाखिला गरेको मानी दफा १६.२ वमोजिम पुनः कर निर्धारण गरी जरिवानासमेत असुलउपर गरिनेछ ।

- १७.४ कुनै सम्पत्ति धनीले भूट्टा विवरण दाखिला गरेको भनी कार्यालयमा उजुरी प्राप्त भएमा सो उजुरी उपर ३५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले जाँचबुझ गर्नु गराउनु पर्नेछ ।
- १७.५ दफा १७.४ बमोजिमको उजुरी सही ठहरिएमा उजुरी दिने व्यक्ति, संगठन वा संस्थालाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिई सोको अभिलेख गोप्य राखिनेछ ।

१८. कर छूट तथा जरिवाना सम्बन्धी व्यवस्था :

- १८.१ समितिबाट यस निर्देशिका बमोजिम कायम गरिएको कर योग्य सम्पत्तिको मूल्याङ्कन र सो बमोजिम लागेको एकीकृत सम्पत्ति कर भुक्तानीको लागि गाउँपालिकाले सम्बन्धित करदाता समक्ष मंसिर महिनाभित्र बिल पठाइसक्नु पर्नेछ । करदाताले बिल प्राप्त गरेको अवस्थामा बिल बमोजिम र बिल प्राप्त गाउँको अवस्थामा गाउँपालिकाबाट निर्धारण गरिए बमोजिम आफूले तिर्नु पर्ने एकीकृत सम्पत्ति कर सोही आर्थिक वर्षभित्र गाउँपालिकामा बुझाउनु पर्नेछ ।
- तर बिल पठाउने कार्य सुरु नभएसम्म गाउँपालिकाले तोकेको वडाकार्यालय वा कार्यालयमा गई आफूले तिर्नुपर्ने करबारे जानकारी लिई कर तिर्नु करदाताको कर्तव्य हुनेछ ।
- १८.२ आर्थिक वर्षको अन्तसम्म सम्पत्ति कर नबुझाई बक्यौता रहन गएमा बक्यौता रहन गएको सबै रकममा पहिलो वर्षको बक्यौता रहेमा १० प्रतिशत, दुई वर्षको बक्यौता रहेमा २० प्रतिशत, तीन वर्षको बक्यौता रहेमा ३० प्रतिशत, चार वर्षको बक्यौता रहेमा ४० प्रतिशत, पाँच वर्षको बक्यौता रहेमा ५० प्रतिशत र सो भन्दा माथि बक्यौता रहेमा ६० प्रतिशत जरिवानासहित असुल उपर गरिनेछ ।
- १८.३ चार वर्षसम्म एकीकृत सम्पत्ति कर भुक्तानी नगर्ने करदाताका नाममा रहेको घरजग्गा रजिस्ट्रेसन रोक्का राख्न समेत सकिने छ ।
- १८.४ घरजग्गा रोक्का राखेको दस वर्षसम्म पनि करदाताले कर चुक्ता नगरेमा सम्बन्धित करदाताको सम्पत्ति प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी कर तथा जरिवाना असुलउपर गर्न सकिनेछ ।
- १८.५ एकीकृत सम्पत्ति कर बक्यौता राख्ने करदातालाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको आकस्मिक वाहेकका अन्य सेवा र सुविधा बन्द गर्न सकिनेछ ।
- १८.६ यसै निर्देशिका बमोजिम निर्धारण भएका कर तथा जरिवाना गाउँपालिकाको कुनै पनि निर्णयबाट छुट वा मिनाहा दिन पाइनेछैन । यो दफा विपरीत गाउँपालिकाको कुनै समिति, पदाधिकारी वा कर्मचारीले मिनाहा दिएको खण्डमा मिनाहा दिएको रकम निजबाट सरकारी बाँकी सरह असुलउपर गरिनेछ ।
- तर कुनै करदाताको सम्पत्ति भूकम्प, बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक प्रकोपका कारण क्षति भएमा प्राप्त निवेदनका आधारमा जाँचबुझ गरी प्रमाणित भएमा क्षति वरावरको सम्पत्तिमा लाग्ने कर गाउँपालिकाले मिनाहा दिन सक्नेछ ।
- १८.८ एकीकृत सम्पत्ति कर चुक्ता भइसकेको कुनै सम्पत्तिको स्वामित्व परिवर्तन भएता पनि सोही आर्थिक वर्षमा पुनः कर लाग्नेछैन ।
- १८.९ एकीकृत सम्पत्ति कर लागू हुनुपूर्व सम्पत्तिमा लाग्ने मालपोत वा भूमिकर र घरजग्गाकर बुझाउने दायित्व सम्बन्धित करदाताको हुनेछ ।
- १८.१० एकीकृत सम्पत्ति कर लागू हुनुभन्दा अघिका आर्थिक वर्षको मालपोत वा भूमिकर र घरजग्गा कर चुक्ता नभएसम्म गाउँपालिकाले एकीकृत सम्पत्ति कर बुझिलिनेछैन ।
- १८.११ अघिल्लो आर्थिक वर्षको एकीकृत सम्पत्ति कर नबुझाई पछिल्लो आर्थिक वर्षको कर बुझिने छैन । यसरी कसैले कर बुझेको पाइएमा उक्त कर्मचारीबाट कर छली हुन गएको रकमको दोब्बर रकम असुल गरी निजलाई विभागीय कारवाही समेत गरिने छ ।

परिच्छेद सात

विविध

१९. परामर्शदाता नियुक्त गर्नसक्ने:-

एकीकृत सम्पत्ति करको मूल्यांकन गरी विजक तयार गर्ने काम मौजुदा कर्मचारीबाट निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएमा कार्यालयले समय, लागत र कार्य तोकी छोटो अवधिका लागि परामर्शदाता नियुक्त गरी कार्य गराउन सक्नेछ ।

२०. कर्मचारीलाई अतिरिक्त समय कार्य गराएवापत सुविधा दिनसक्ने:-

एकीकृत सम्पत्ति करको मूल्यांकन गरी विजक तयार गर्ने काम निर्धारित कार्यालय समयमा सम्पन्न गर्न नसक्ने अवस्था भएमा कार्यालयले मौजुदा कर्मचारीलाई अतिरिक्त समय काममा खटाउन सकिने छ । यस्तो काम गरेवापत गाउँपालिकाको निर्णय बमोजिमका दरले थप सुविधा दिन सकिनेछ ।

२१. कागजातको गोप्यता:-

एकीकृत सम्पत्ति कर प्रयोजनका लागि करदाताबाट प्राप्त कागजात तथा अभिलेख गोप्य राखिनेछ । यस्तो कागजात तथा अभिलेख गाउँपालिकाको प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ

२२. खाता तथा फाराम:-

एकीकृत सम्पत्ति करको प्रयोजनका लागि गाउँपालिकाले आवश्यक खाता तथा फारामको विकास गरी प्रयोगमा ल्याउने छ ।

२३. सहयोग लिनसक्ने:-

गाउँपालिकाले जग्गा तथा संरचनाको लगत अद्यावधिक गर्नका लागि जिल्लास्थित सरकारी कार्यालयको सहयोग लिन सक्नेछ ।

२४. सम्मान गर्न सक्ने:-

गाउँपालिकाले सवैभन्दा बढी एकीकृत सम्पत्ति कर तिर्ने, समयमा नै कर बुझाउने, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने र एकीकृत सम्पत्ति कर असुलीमा सहयोग पुऱ्याउने करदाताहरु मध्ये बढीमा ३ जना करदाताहरुलाई गाउँ सभाको अवसरमा सम्मान प्रदान गर्नसक्नेछ ।

२५. विवरण सार्वजनिक गर्नुपर्ने:-

गाउँपालिकाले मासिक रुपमा असुल भएको एकीकृत सम्पत्ति कर र वार्षिक रुपमा उठेको एकीकृत सम्पत्ति कर तथा सो सम्बन्धमा भएका क्रियाकलापको समीक्षा सहित विवरण सार्वजनिक गर्नुपर्ने छ ।

२६. अभिमुखीकरण कार्यक्रम:-

एकीकृत सम्पत्ति कर लागु गर्नुपुर्व गाउँपालिकाले पदाधिकारी कर्मचारी तथा सरोकारवाला लाई जानकारी गराउन तथा राय सुझाव संकलन गर्न अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने छ ।

२७. अधिकार प्रत्यायोजन:-

यस निर्देशिका बमोजिम प्रमुख प्रसासकीय अधिकृतलाई प्राप्त अधिकार मातहतका कुनै कर्मचारी लाई प्रत्यायोजन गर्न सक्ने छ ।

२८. निर्देशिकाको व्याख्या:-

यस निर्देशिकाको अन्तिम व्याख्या गाउँसभाले वा गाउँकार्यपालिकाले गर्नेछ ।

२९. निर्देशिका संशोधन:-

यस निर्देशिकासंग सम्बन्धित ऐन तथा नियमावली संशोधनबाट यस निर्देशिकाका प्रावधानहरुमा फरक पर्न आएमा यस निर्देशिकाका व्यवस्थाहरु संशोधित प्रावधान अनुसार स्वतः संशोधन भएको मानिनेछ ।

३०. बाधा अडचन फुकाउ:-

स्थानीय सरकार संचालन ऐन, २०७४ लगायत प्रचलित कानून तथा यस निर्देशिकामा व्यवस्था भएका व्यवस्था बाहेकका विषयमा नीतिगत निर्णय गर्न आवश्यक भएमा त्यस्तो निर्णय गाउँपालिकाले गर्नेछ ।

अनुसूची - १
निर्देशिकाको परिच्छेद १ को ५.३, ६.१, ६.४ सँग सम्बन्धित

एकीकृत सम्पत्तिको विवरण दाखिला फाराम
वेनीघाट रोराड गाउँपालिका
धादिङ

श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू,
वेनीघाट रोराड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, विशालटार ।

महोदय,

गाउँपालिकाको मिति २० / / गते प्रकाशित सूचना अनुसार मैले / हामीले एकीकृत सम्पत्तिकर मूल्यांकनको लागि तपसीलमा लेखिए बमोजिमको सम्पत्तिको विवरण दाखिला गरेको छु / गरेका छौं । यस बमोजिम वेनीघाट रोराड गाउँपालिकाले एकीकृत सम्पत्ति कर निर्धारण गरिदिनेमा मेरो / हाम्रो मञ्जुर छ । तपसीलमा उल्लेखित विवरणहरू भुट्टा ठहरे गाउँपालिकाको निर्णय तथा कानून बमोजिम दण्ड सजाय सहुला बुझाउँला ।

क) सम्पत्ति धनीको विवरण

१. जग्गा / घरधनीको नाम र थर :
२. बाबु / पतिको नाम र थर :
३. बाजे / ससुराको नाम र थर :
४. पेशा / व्यवसाय :
५. घरजग्गा धनी बसोबास गर्ने
वडा नं. :
टोल / बस्ती / घर नं. :
टेलिफोन नं. :
टोल विकास संस्थाको नाम:

६. सम्पत्ति धनीको पारिवारिक विवरण

ख) विवरण दाखिला गर्ने व्यक्तिको विवरण

दस्तखत :
नाम र थर :
ठेगाना :
जग्गा / घरधनी संगको नाता सम्बन्ध:

मिति: २० / /

क्र.सं.	नाम, थर	जन्म मिति	सम्पत्ति धनीको नाता	पेशा	कैफियत

ग) सम्पत्तिको विवरण :

१. जग्गाको विवरण :

[illegible]

घ. कार्यालयले भर्ने :

१) करदाताबाट मालपोत र घरधुरी करको रसिदको प्रतिलिपि पेस नभएकोमा गाउँपालिकाबाट भएको प्रमाणित :

कर शीर्षक	प्रमाणीत विवरण	प्रमाणित गर्नेको दस्तखत र मिति
मालपोत		
घरधुरी कर		

२) नक्सा पास गरी बनाएको संरचनाको हकमा गाउँपालिकाको प्राविधिकबाट भएको प्रमाणित :

संरचनाको विवरण	संरचना बनेको मिति	वर्गफिट वा रनिडफिट	प्रमाणित गर्नेको नाम र दस्तखत

घ) यस विवरणसाथ संलग्न कागजातहरू ।

- क) जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि : छ / छैन ।
- ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- ग) अधिल्लो आर्थिक वर्षसम्मको मालपोत वा भूमिकर बुझाएको रसिदको प्रतिलिपि : छ / छैन ।
- घ) सम्पत्ति धनी उपस्थित हुन नसकेमा निजले दिएको मञ्जुरीनामा : छ / छैन ।
- ङ) अन्य कागजातहरू :

गाउँपालिकाले सम्पत्ति विवरण दाखिला सम्बन्धमा गरेका मुख्य व्यवस्थाहरू :

- क) गाउँपालिकाले एकीकृत सम्पत्तिको विवरण दाखिला गर्न आह्वान गरेको समयावधिभित्र यस फारामअनुसार आ आफ्नो जग्गा तथा संरचनाको सत्यतथ्य विवरण भरी गाउँपालिकामा दाखिला गर्नु पर्नेछ ।
- ख) सम्पत्तिको विवरण दाखिला गरेपछि जग्गा खरिदबिक्री वा संरचना निर्माणको कारणले सम्पत्ति थपघट भएमा सोको प्रमाणसहितको विवरण पैंतीस (३५) दिनभित्र गाउँपालिकामा बुझाउनु पर्नेछ ।
- ग) गाउँपालिकाले तोकेको समयावधिभित्र सम्पत्तिविवरण फाराम दाखिला नगरेमा वा भुट्टा विवरण दाखिला गरेमा गाउँपालिकाले थप शुल्क लिई विवरण फाराम बुझिलिन सक्नेछ ।
- घ) सम्पत्तिको विवरण सम्पत्तिधनी स्वयंले गाउँपालिकामा दाखिला गर्नु पर्नेछ । कुनै कारणबस धनी स्वयं उपस्थित भई विवरण दाखिला गर्न नसकेमा सगोल परिवारका कानुनबमोजिम उमेर पुगेका कुनै सदस्यले वा सम्पत्तिधनीको मञ्जुरीनामा प्राप्त व्यक्तिले दाखिला गर्न सक्नेछन् ।
- ङ) संयुक्त स्वामित्वमा रहेको सम्पत्तिको विवरण सम्पत्तिधनीहरूले संयुक्तरूपमा वा सोमध्ये कुनै एकजनाले दाखिला गर्न सक्नेछन् ।
- च) एकीकृत सम्पत्ति करका लागि करदाताले गाउँपालिकासमक्ष दाखिला गरेको सम्पत्ति विवरणको आधारमा गाउँपालिकाले सम्पत्तिको मूल्यांकन सिफारिस गर्नेछ ।
- छ) करदाताले भुट्टा विवरण दाखिला गरेको प्रमाणित भएमा निजको सम्पत्तिको पुनः मूल्यांकन गरी जरिवानासहितको कररकम असुलउपर गरिनेछ । यस्तो जरिवाना लुकाएको सम्पत्तिको प्रतिवर्ष ०.५ प्रतिशतले हुन आउने रकम बराबर हुनेछ ।

विवरण दाखिला गर्नेको दस्तखत :

नाम, थर :-

ठेगाना:

सम्पर्क फोन नं.

अनुसूची - २
निर्देशिकाको परिच्छेद २ को बुँदा ७ (ड), सँग सम्बन्धित

करदाताहरूलाई एकीकृत सम्पत्तिको विवरण दाखिला गर्न आह्वान गर्ने सूचनाको नमूना

वेनीघाट रोराङ गाउँ कार्यपालिकाको कार्यालय
एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरूलाई अत्यन्त जरुरी सूचना :

यस वेनीघाट रोराङ गाउँपालिकाले हालसम्म मालपोत कर असूल गरी आएकोमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ बमोजिम आ.व. २०७५/७६ देखि एकीकृत सम्पत्तिकर लागू गरिने भएकाले यस गाउँपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गाधनीहरूलाई आफ्नो जग्गा र सो जग्गामा बनेको संरचनाको विवरण दाखिला गरी गाउँपालिका कार्यालयमा लगत कायम गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्तिको विवरण दाखिला गर्ने फाराम निःशुल्क रुपमा प्राप्त गर्नुभई सो फाराममा सत्य तथ्य विवरण भरी २०७५।....।.... गते भित्र वेनीघाट रोराङ गाउँ कार्यपालिका कार्यालयमा दाखिला गर्नुहुन अनुरोध गरिन्छ । यस्तो विवरण जग्गाधनी आफैं वा निजको सगोल परिवारका व्यक्ति वा निजको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछन् । गाउँपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने जग्गाधनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ-आफ्नो सम्पत्ति (घर र संरचना) को विवरण पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

एकीकृत सम्पत्तिकरको विवरण दाखिला गर्नका लागि नेपाली नागरिकता र जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि सहित अगिल्लो आ.व.सम्मको मालपोत, घरजग्गा कर वा घुरी कर चुक्ता गरेको रसिद पेश गर्नु पर्ने छ । एकीकृत सम्पत्तिकर तिरेपछि सो घर / जग्गामा मालपोत, भूमिकर र घरजग्गा कर नलाग्ने बेहोरासमेत जानकारी गराईन्छ ।

विस्तृत जानकारीको लागि
वेनीघाट रोराङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
विशालटार, धादिङ
सम्पर्क फोन नं. ०१० ४९६०००

अनुसूची - ३

निर्देशिकाको परिच्छेद २ को बुँदा ९ (क) सँग सम्बन्धित

वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ

एकीकृत सम्पत्तिको अभिलेख खाता

सि.नं.	जग्गा धनी संकेत नं.	जग्गा, संरचना धनीको नाम	करदाता संकेत नं.	सम्पत्ति धनीको		जग्गाको विवरण					जग्गाको कायम मुल्य	भौतिक संरचनाको विवरण									संरचना को कायम मूल्य	सम्पत्ति को कूल मूल्यांकन रकम	मूल्य किन मिति
				ठेगाना	पेशा	साविकको गाविस र वडा	हालको वडा	कि. नं.	क्षेत्रफल	एकाई मुल्य		प्रकार	तल्ला	बनोटको किसिम	बनेको मिति	प्रयोग	प्रयोग कर्ता	लम्बाई	चौडाई	क्षेत्रफल			

अनुसूची - ४
निर्देशिकाको परिच्छेद २ को द.३. सँग सम्बन्धित
वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ
जग्गा तथा संरचनाको दाखिला खारेजी टिपोट

जग्गा दिनेको नाम :

ठेगाना :

जग्गा दिनेको करदाता संकेत नं. :

जग्गा तथा संरचनाको विवरण

जग्गा लिनेको नाम :

ठेगाना :

जग्गा लिनेको करदाता संकेत नं. :

सि. नं.	जग्गा दिनको नाम	जग्गा लिनेको नाम	थपघटको भएको विवरण			जग्गाको विवरण					संरचनाको		जग्गा दिनेको श्रेस्तामा घट जग्गा तथा संरचना	जग्गा दिनेको घट्ने मूल्यांकन रकम	जग्गा लिनेको श्रेस्तामा थप जग्गा तथा संरचना	जग्गा लिनेको थप मूल्यांकन रकम	कैफियत
			जग्गा धनी संकेत नं.	रजिष्ट्रेशन नं.	मिति	वडा नं.	जग्गा रहेको क्षेत्र	साविक कि.नं.	हालको कि.नं.	क्षेत्रफल	प्रकार	किसिम					

सम्लग्न कागजातहरु :

तयार

गर्नेको सही

प्रमाणित

गर्नेको सही

अनुसूची ५
निर्देशिकाको परिच्छेद ३ को वुँदा ११. (ग) (अ) सँग सम्बन्धित
आर्थिक वर्षको लागि क्षेत्र विभाजन (नमूना)
वेनीघाट रोराङ गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण जग्गाहरुको मूल्यांकन दर रेट
वडा नं. भित्रका जग्गाहरुको क्षेत्र विभाजन र मूल्यांकन दर रेट

क्र.सं.	क्षेत्र	सहायक क्षेत्र	संकेतनम्बर	विवरण	मुल्य प्रति कठठा वा प्रति वर्ग मिटर	कैफियत
१	व्यापारिक क्षेत्र	मुख्य व्यापारी क्षेत्र				
		सहायक व्यापारी क्षेत्र				
२	आवासिय क्षेत्र	आवासिय क्षेत्र कालोपत्रे सडकले छोएको				
		आवासिय क्षेत्र कालोपत्रे सडकले नछोएको				

५	अन्य					
५	भिरपाखो					
५	कृषि क्षेत्र	विशुद्ध खेतीयोग्य				
५		सडक भएका				

अनुसूची - ६
निर्देशिकाको परिच्छेद ३ को वुँदा ११. (ग) (आ) सँग सम्बन्धित

वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ

संरचनाको मूल्यांकनदर निर्धारणको नमूना

क्र.सं.	संरचनाको प्रकार	प्रति वर्ग फिट मूल्य
१	सिमेन्टको जोडाईमा ईटा वा ढुंगाको गाह्रो भएका आर.सि.सि. घर	८००
२	वाल नलगाई फ्रेम मात्र बनाएका आर.सि.सि. घर	७५०
३	सिमेन्टको जोडाईमा ईटा वा ढुंगाको गाह्रो भएको जस्ता वा टायलको छाना भएको घर	६००
४	माटोको जोडाईमा ईटा वा ढुंगाको गाह्रो, आर सि सि छाना	६००
५	माटोको जोडाईमा ईटा वा ढुंगाको गाह्रो, टिन वा टायलको छाना भएको छर	४००
६	काठैकाठबाट बनेको जस्ताको छाना भएको घर वा काठको खम्बा र ईटाले घेरेको जस्ता वा टालीको छाना भएको घर वा बासको बेरा भएको टिन वा टाली वा खरबो छाना भएको घर वा सेन्टरबेरा भई जस्ताको छाना भएको घरको एकमुष्ट मूल्यांकन प्रति घर लाख	२००

अनुसूची ७
निर्देशिकाको परिच्छेद ३ को ११.१ संग सम्बन्धित
वेनीघाट रोराङ गाउँपालिका, धादिङ
एकीकृत सम्पत्ति कर मूल्यांकन फाराम

करदाताको संकेत नं.
जग्गा र घर धनीको नाम:

ठेगाना

टोल, बस्ती, घर नं.

कर निर्धारण गरेको आ.व.....

जग्गाको विवरण						जग्गाको संकेत नम्बर	जग्गाको कायम मूल्य	भौतिक संरचनाको विवरण										भौतिक संरचनाको कायम मूल्य	सम्पत्तिको कर लाग्ने कुल मूल्य (जग्गा + संरचना)
साविकको गाविस र वडा	हालको वडा / टोल	कित्ता नं.	क्षेत्रफल	जग्गा रहेको क्षेत्र	एकाई मूल्य प्रति			प्रकार	तल्ला	बनोटको किसिम	प्रयोग	क्षेत्रफल	एकाई मूल्य	शुरुको मूल्यांकन	पुरा भएको वर्ष	हिसा कट्टी प्रतिशत	हिसा कट्टी हुने रकम		

कर योग्य एकीकृत सम्पत्तिको मूल्य रु

बार्षिक एकीकृत सम्पत्ति कर जम्मा रु

अक्षरेपी :

मूल्यांकन मिति :

मूल्यांकन कर्ता :

कर निर्धारक :

अनुसूची - ८

निर्देशिकाको परिच्छेद ३ को वुँदा १२. (ड) सँग सम्बन्धित

वेनीघाट रोराड गाउँपालिका कार्यालय, धादिङ

संरचनाको ह्रास कट्टी दरको नमूना

संरचनाको किसिम संरचनाको आयु	पक्का जोडाईमा ढलाई	माटोको जोडाईमा ढलाई	पक्का जोडाईमा जस्ता वा टायलको छाना	माटोको जोडाई भै जस्ता वा टायल छाना	सेड	ढुंगा वा इटाको पर्खाल	कच्ची घर
१ - ५ वर्ष	१०	१२	१५	१८	२०	२०	२०
६ - १० वर्ष	१८	२२	२५	३३	३५	४०	४०
११ - १५ वर्ष	२४	३२	३५	४८	५०	६०	६०
१६ - २० वर्ष	३२	४२	४५	६३	६५	८०	८०
२१ - २५ वर्ष	४०	५२	५५	७६	८०		
२६ - ३० वर्ष	४८	६२	६५	८०			
३१ - ३५ वर्ष	५६	७२	७५				
३६ - ४० वर्ष	६४	८०	८०				
४१ - ४५ वर्ष	७२						
४६ - ५० वर्ष	८०						
८० प्रतिशत ह्रासकट्टी भैसकेपछि संरचनाको प्रयोग भएमा प्रयोग अवधिसम्म २० प्रतिशतका दरले कर बुझाउनुपर्ने							

अनुसूची - ९

निर्देशिकाको परिच्छेद ४ को वुँदा १४ (ख) सँग सम्बन्धित

एकीकृत सम्पत्तिकरको दर

क्र.सं.	विवरण	एकीकृत सम्पत्ति कर	
४	रु. १ देखि ५ लाख सम्म	१००	एकसय रुपैया मात्र
५	रु. ५ लाख १ देखि ८ लाख सम्म	२००	दुइसय रुपैया मात्र
१०	रु. ८ लाख १ देखि १५ लाख सम्म	४००	चारसय पचास रुपैया मात्र
११	रु. १५ लाख १ देखि २५ लाख सम्म	६००	छसय रुपैया मात्र
१२	रु. २५ लाख १ देखि ४० लाख सम्म	८००	आठसय पचास रुपैया मात्र
१३	रु. ४० लाख १ देखि ६० लाख सम्म	१२००	एकहजार दुइसय रुपैया मात्र
१४	रु. ६० लाख १ देखि ९० लाख सम्म	२०००	दुइहजार रुपैया मात्र
१५	रु. ९० लाख १ देखि १ करोड ३० लाख सम्म	३०००	तीनहजार रुपैया मात्र
१६	रु. १ करोड ३० लाख १ देखि २ करोड सम्म	५५००	पाँचहजार पाचसय रुपैया मात्र
१७	रु. २ करोड १ देखि ३ करोड सम्म	८५००	आठहजार पाचसय रुपैया मात्र
३५	रु. ३ करोड १ देखि ४ करोड सम्म	१२०००	बाह्रहजार रुपैया मात्र
३६	रु. ४ करोड १ देखि ५ करोड सम्म	१६०००	सोह्रहजार रुपैया मात्र
३७	रु. ५ करोड १ देखि माथि जति भए पनि १ रुपैया प्रति हजारका दरले एकीकृत सम्पत्ति कर लाग्ने		

अनुसूची - १०
निर्देशिकाको परिच्छेद ४ को १४.१ सँग सम्बन्धित
वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ

एकीकृत सम्पत्ति कर बिजक

बिजक नं. :

जग्गा / घरघनीको नाम :

ठेगाना :

टोल / बस्ती / घर नं. :

आ.व. :

करदाता संकेत नं. :

बिल बनेको मिति :

खाता पाना नं. :

जग्गाको विवरण						जग्गाको कायम मूल्य	भौतिक संरचनाको विवरण							भौतिक संरचनाको कायम मूल्य	सम्पत्तिको मूल्य
साविक गाविस/ वडा	हाल वडा	कि.नं.	क्षेत्रफल (विगाहा)	क्षेत्र	एकाइ मूल्य (प्र)		प्रकार	तल्ला	किसिम	प्रयोग	क्षेत्रफल (व.फि.)	सुरुको मूल्यांकन	हास कट्टी		
एकीकृत सम्पत्तिको जम्मा मूल्य															
एकीकृत सम्पत्ति कर															
अन्य शुल्क															
कुल जम्मा रु															

आ.व.का लागि तपाईंको सम्पत्तिमा उपरोक्तबमोजिम कर तथा शुल्कहरू निर्धारण भएको हुँदा समयभित्रै कर भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ । कर निर्धारणसम्बन्धी कुनै कुरामा चिन्त नबुझेमा ३५ दिनभित्र अध्यक्ष समक्ष निवेदन गर्नसकिने बेहोरासमेत अनुरोध गरिन्छ ।

बिल तयार गर्ने :

स्वीकृत गर्ने :

अनुसूची - ११
निर्देशिकाको परिच्छेद ४ को बुँदा १५ (क) सँग सम्बन्धित
वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ
एकीकृत सम्पत्ति कर असूली खाता

सि.नं.	करदाताको नाम	करदाता संकेत नं.	आ.व. २०७९ / ८०							आ.व.						
			विजक विवरण		असूली विवरण					विजक विवरण		असूली विवरण				
			विजक नं. र मिति	रकम	असूली	जरिवाना	छुट	खुद असूली	र.नं. र मिति	विजक नं. र मिति	रकम	असूली	जरिवाना	छुट	खुद असूली	र.नं. र मिति

अनुसूची - १२
निर्देशिकाको परिच्छेद ४ को १४.६. सँग सम्बन्धित
गाउँपालिकाको निर्णय उपर चित्त नबुझेमा करदाताले दिने उजुरीको नमुना

श्रीमान् अध्यक्ष्यू,
वेनीघाट रोराड गाउँपालिका कार्यालय,
धादिङ ।

विषय:- आवश्यक कारवाही गरिपाऊँ ।

उपरोक्त सम्बन्धमा मिति मा जारी गरिएको एकीकृत सम्पति करको लागि निर्धारित मूल्यमा निम्न कुरामा मेरो चित्त नबुझेको हुँदा म्यादभित्रै देहाय बमोजिमका कागजातहरू संलग्न राखी आवश्यक कारवाहीको लागि यो निवेदन पेश गरेको छु ।

चित्त नबुझेका कुराहरू :

.....
.....
.....

संलग्न कागजातहरू :

.....

निवेदक

नाम थर :-

ठेगाना :-

दस्तखत :-

मिति :

अनुसूची - १३

निर्देशिकाको परिच्छेद ५ को १५.२. सँग सम्बन्धित
वेनीघाट रोराङ गाउँपालिका कार्यालय, धादिङ

एकीकृत सम्पत्तिकरको नगदी रसिद

जग्गाधनी संकेत नं. :

रसिद नं. :

जग्गा / घर घनीको नाम :

ठेगाना :

टोल / बस्ती / घर नं. :

कर बुझाएको आ.व. :

बुझेको मिति :

करदाता संकेत नं. :

खाता पाना नं. :

जग्गाको विवरण					जग्गाको कायम मूल्य	भौतिक संरचनाको विवरण					संरचनाको कायम मूल्य	सम्पत्तिको मूल्य	कैफियत
साविक गाविस र वडा	हाल वडा	कि.नं.	क्षेत्रफल (विगाहामा)	जग्गा रहेको क्षेत्र		प्रकार	तल्ला	किसिम	प्रयोग	क्षेत्रफल (व.फि.)			
एकीकृत सम्पत्तिको जम्मा मूल्य													
एकीकृत सम्पत्तिकर													
फोहरमैला व्यवस्थापन शुल्क													
बक्यौता (आ.व. देखि सम्म)													
जरिवाना													
छुट													
कुल जम्मा रु.													

अक्षरेपी रु.

रकम बुझिलिनेको सही :

एकीकृत सम्पत्ति करको मासिक असूली खाता

महिना:

[illegible]

अनुसूचि १६

निर्देशिकाको परिच्छेद ५ को १६.१ संग सम्बन्धित

विवरण दाखिला गर्ने म्याद भित्र विवरण दाखिला नभएमा थप शुल्कको दर

सम्पत्तिको मूल्यांकन रकम	चालु आ.व. भित्र म्याद नाघेमा	एक आ.व. म्याद नाघेमा	म्याद नाघेको एक आ.व. पछि तेश्रो आ. व. सम्म	म्याद नाघेको तेश्रो आ.व. पछि पांचौ आ.व. सम्म	म्याद नाघेको पांचौ आ.व. पछि सातौ आ.व. सम्म	म्याद नाघेको सातौ आ.व. पछि दशौ आ.व. सम्म
१ लाख सम्म	२०१००	५०१००	१००१००	२००१००	३००१००	५००१००
१ लाख भन्दा माथि १० लाखसम्म	५०१००	१००१००	२००१००	४००१००	५००१००	८००१००
१० लाख भन्दा माथि ५० लाखसम्म	१००१००	२००१००	४००१००	८००१००	१२००१००	१२००१००
५० लाख भन्दा माथि जतिसुकै भएपनि	२००१००	४००१००	६००१००	११००१००	१५००१००	२०००१००

आज्ञाले,
हर्ष बहादुर थापा
प्रमुख प्रशासकीय अधिकृत